



# WOMEN IN LEADERSHIP नेतृत्वमा महिला

Mayors & Rural Municipal Chairpersons of Nepal  
नेपालका नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरु



MARCH  
2022



स्थानीय सरकार सबलीकरण



The Asia Foundation

The Australian Government - The Asia Foundation Partnership in Nepal

# voices of women media

This booklet has been prepared with the support from the Australian Government, Department of Foreign Affairs and Trade-The Asia Foundation Partnership on Subnational Governance Program in Nepal. The findings shared in relation to this activity do not reflect the views of the Australian Government or those of The Asia Foundation.

## Women In Leadership

In Nepal's local election 2017, the political parties abiding by the Local Election Act, 2017 Chapter 4, Article 17(4) had to field 50% women as Mayoral/Chairperson or Deputy Mayoral/Vice Chairperson for a total number of 753 local governments. This particular provision provided the political parties freedom to continue patriarchal practice. Majority of women political leaders were provided tickets to contest in deputy/vice chairperson positions. As a result, 91% of the deputy mayor/vice chairperson in Nepal are women. This also highlights the efficacy and limitations of policy in changing behaviour and social norms.

However, reality was different for the post of 753 Mayoral/Chairperson where women candidates were sparse in number resulting thereby to a mere 18 women successfully elected as a Mayor/Chairperson. Of these 18 successful women, 7 are Mayors and the rest 11 are Chairpersons. This second volume of Women in Leadership booklet focuses on these 18 Mayors/Chairpersons who have defied an induced 'understanding' that women politicians and deputy position are synonymous.

This booklet is an attempt to highlight the successful tenure of these eighteen politicians who represent diversity of Nepal in terms of ethnicity, education, geographic terrain of their constituency, family life, profession, and political aspirations. Some of them have well standing political journey that began from their early age.

A cursory data analysis shows that within this cohort of elected women representatives, Khas Arya community has higher representation compares to indigenous communities. Within indigenous communities as well, Magar and Gurung are only represented. Women from Dalit community and women with disability are not part of this structure. There is only one women mayor elected from Madheshi community.



With their tenure coming to an end, some aspire to negotiate their future political engagements with their respective parties while some are keen in mentoring the younger generation to assume the leadership. Their conviction to effect changes in their society through positions acquired and well executed is exemplary to all women in politics who aspire to hold diverse political positions, other than 'deputy'. Their success stories are living example of the heights that women in leadership can achieve.

Eighteen may seem a tiny number especially when one sees it against 753. But this eighteen has a catalytic energy to achieve minimum 33% representation of women in higher levels, i.e., future local elections, province, and federal government. The eagerness of majority of them to continue their political engagement even after their tenure ends is a powerful indication that women politicians are ready to swim against the current prevalent in their political parties.

**Meghan Nalbo**

Country Representative

The Asia Foundation, Nepal

## नेतृत्वमा महिला

स्थानीय तह निर्वाचन ऐन, २०७३, परिच्छेद ४, धारा १७(४) का अनुसार नेपालको स्थानीय निर्वाचन २०७३ को दौरान नेपाली राजनीतिक दलहरूले ५०% महिलाहरूलाई ७५३ स्थानीय सरकारको मेयर/अध्यक्ष वा उपमेयर/उपाध्यक्षको पदमा चुनावी उम्मेदवार बनाउनु पर्ने भयो । यसरी किटान गरिएको प्रावधानलाई पनि राजनीतिक दलले पितृसत्तात्मक अभ्यासलाई निरन्तरता दिन स्वतन्त्रतापूर्वक प्रयोग गरे जसको फलस्वरूप राजनीतिक दलका अधिकांश महिलाहरूले उपमेयर/उपाध्यक्षको पदमा चुनाव लड्ने टिकट पाए । परिणाम स्वरूप, नेपालका ९१% उपमेयर/उपाध्यक्ष महिला छन् । यसबाट पनि सोच र सामाजिक मान्यतालाई परिवर्तन गर्ने नीतिको प्रभावकारिता र सिमिततालाई उजागर गर्दछ ।

तथापी, ७५३ मेयर/अध्यक्षपदको फरक वास्तविकता थियो किनकी यहाँ उक्त पदमा चुनाव लड्ने उम्मेदवारी पाएका महिला उम्मेदवारहरूको संख्या धेरै नै कम थियो । र स्थानीय चुनावमा १८ जना महिला मात्र मेयर/अध्यक्ष पदमा निर्वाचित भएका थिए । यसरी निर्वाचित हुन सफल हुनु भएका यि १८ महिलाहरू मध्ये ७ जना मेयर र ११ जना अध्यक्ष छन् । नेतृत्वमा महिला पुस्तिकाको दोस्रो अंक महिला राजनीतिकर्मी र उपमेयर/उपाध्यक्ष पद एक-अर्काका पूरक हुन् भन्ने 'बुभाइलाई' चिर्दै अगाडि बढेका यिनै १८ मेयर/अध्यक्ष महिलाहरूमा केन्द्रित छ ।

यस पुस्तिकाले नेपालको जातजाति, शिक्षा, भौगोलिक वस्तुस्थिति, पारिवारिक जीवन, पेशा, र राजनीतिक लक्ष्य, आदिमा रहेको विविधता प्रतिनिधित्व गर्ने यि १८ राजनीतिकर्मीहरूको सफल कार्यकालमा प्रकाश पार्ने कोशिश गरेको छ । उहाँहरू मध्ये केही सानो उमेर देखि शुरू गरिएको लामो र उल्लेखनीय राजनीतिक यात्रामा हुनुहुन्छ ।

यि निर्वाचित महिला प्रतिनिधिहरू बीच सर्सर्ती हेर्दा, आदिवासी जनजातिहरूको तुलनामा खस-आर्य समुदायको प्रतिनिधित्व संख्या बढी छ । आदिवासी जनजाति भित्र पनि मगर र गुरुङ्गको मात्र प्रतिनिधित्व छ । दलित र अपाङ्गता भएका महिलाहरूको यहाँ कुनै प्रतिनिधित्व छैन । मधेशी समुदायबाट पनि सिर्फ एक जना मेयर निर्वाचित हुनुहुन्छ ।

आफ्नो कार्यकालको समय सकिंदै गर्दा, उहाँहरू मध्ये केहीले आफ्ना राजनीतिक दलहरूसँग आफ्नो राजनीतिक भविष्य सम्बन्धित वार्ता गर्न थालिसक्नु भएको छ भने केहीले आफू पछिका पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न युवा पुस्ताको मार्गदर्शक बन्ने रूचि देखाउनु भएको छ । आफूले पाएका पद र त्यसको सफल दायित्व वहन गर्दै समाजमा परिवर्तन ल्याउने वहाँहरूको विश्वास, दलीय राजनीतिमा लागेका सबै महिलाहरूलाई 'उप' वा सहायक पदमा मात्र सिमित नरही विविध राजनीतिक पदमा रहनको लागि उदाहरण बनेको छ । उहाँहरूको सफलताको कथाहरू महिला नेतृत्वले हासिल गर्न सक्ने उचाइको जिउँदो उदाहरण हुन् । यस पुस्तिकाले जस्तै वहाँहरूको प्रयासहरूको दस्तावेज राख्ने कार्यले महिलाहरूलाई दलीय राजनीति, शासन र नेतृत्वमा प्रबर्द्धन गर्नेछ र नेपाली परिवेशमा राजनीतिक नेताको छविमा विविधता पाइनेछ ।

यो १८ को संख्यालाई ७५३ को परिप्रेक्ष्यमा हेर्दा सानो अंक देखिन सकिन्छ । तर यी १८ को उत्प्रेरक उर्जाले कम्तिमा पनि माथिल्लो तहहरूमा - भविष्यमा स्थानिय निर्वाचन, प्रदेश, र संघीय सरकारमा - महिलाको कम्तीमा पनि ३३% प्रतिनिधित्व प्राप्त गर्न सक्दछ । उहाँहरू मध्ये अधिकांश आफ्नो कार्यकालको समाप्ति पश्चात पनि राजनीतिक संलग्नतालाई निरन्तरता दिन उत्सुक हुनुहुन्छ र यसले महिला राजनीतिकर्मीहरू आफ्नो राजनीतिक दलहरूमा विद्यमान लैंगिक विभेदको विषमता विरुद्ध संघर्षरत रहनेछन् भन्ने शक्तिशाली संकेत दिन्छ ।

मेघन नाल्बो

प्रतिनिधि

द एसिया फाउन्डेसन, नेपाल

## Mayors & Rural Municipal Chairpersons

### नगर प्रमुख तथा गाउँपालिका अध्यक्षहरू

**Chandra Kumari Pun**

*Mayor*

Kawasoti Municipality

**Kantika Sejuwal**

*Mayor*

Chandannath Municipality

**Manju Malaasi**

*Mayor*

Dipayal Silgadhi Municipality

**Prabha Baral**

*Mayor*

Rapti Municipality

**Seema Kumari Chhetri**

*Mayor*

Putalibazaar Municipality

**Rina Kumari Sah**

*Mayor*

Maulapur Municipality

**Renu Dahal**

*Mayor*

Bharatpur Metropolitan City

**Thamsara Pun Magar**

*Chairperson*

Dhawalagiri Rural Municipality

**Chhupimaya Gurung**

*Chairperson*

Dudhpokhari Rural Municipality

**चन्द्रकुमारी पुन**

मेयर

कावासोती नगरपालिका

**कान्तिका सेजुवाल**

मेयर

चन्दननाथ नगरपालिका

**मञ्जु मलासी**

मेयर

दिपायल सिलगढी नगरपालिका

**प्रभा बराल**

मेयर

राप्ती नगरपालिका

**सिमा कुमारी क्षेत्री**

मेयर

पुतलीबजार नगरपालिका

**रीना कुमारी साह**

मेयर

मौलापुर नगरपालिका

**रेणु दाहाल**

मेयर

भरतपुर महानगरपालिका

**थमसरा पुन मगर**

अध्यक्ष

धवलगिरी गाउँपालिका

**छुपीमाया गुरुङ**

अध्यक्ष

दूधपोखरी गाउँपालिका

**Laxmi Devi Pandey**

*Chairperson*

Hupsekot Rural Municipality

**Gita Kumari Gurung**

*Chairperson*

Ichchhakamana Rural Municipality

**Dilmaya Budha Magar (Giri)**

*Chairperson*

Kumakha Rural Municipality

**Sita Kumari Paudel (Adhikari)**

*Chairperson*

Kalika Rural Municipality

**Menuka Kafle**

*Chairperson*

Kamal Rural Municipality

**Kumari Baral (Gautam)**

*Chairperson*

Sisne Rural Municipality

**Maya Devi Rana Ale**

*Chairperson*

Myagde Rural Municipality

**Deepa Bohora (Dahal)**

*Chairperson*

Sunkoshi Rural Municipality

**Kaushila Kumari Bhatta**

*Chairperson*

Bhageshwar Rural Municipality

**लक्ष्मी देवी पाण्डे**

अध्यक्ष

होप्सेकोट गाउँपालिका

**गीता कुमारी गुरुङ**

अध्यक्ष

इच्छाकामना गाउँपालिका

**दिलमाया बुढा मगर (गिरी)**

अध्यक्ष

कुमाख गाउँपालिका

**सीता कुमारी पौडेल (अधिकारी)**

अध्यक्ष

कालिका गाउँपालिका

**मेनुका काफ्ले**

अध्यक्ष

कमल गाउँपालिका

**कुमारी बराल (गौतम)**

अध्यक्ष

सिस्ने गाउँपालिका

**मायादेवी राना आले**

अध्यक्ष

म्याग्दे गाउँपालिका

**दिपा बोहरा (दाहाल)**

अध्यक्ष

सुनकोशी गाउँपालिका

**कौशिला कुमारी भट्ट**

अध्यक्ष

भागेश्वर गाउँपालिका





**Chandra Kumari Pun**  
***Mayor***

Kawasoti Municipality  
Nawalparasi District

Mayor Chandra Kumari Pun joined All Nepal Student's Union at the time of the People's referendum in and around 2035 B.S. (1978 A.D) For the last 45 years, she has continued her political journey and at present is UML's Gandaki Province Committee member.

Kawasoti Municipality is also the district headquarters of Nawalparasi district; being a growing urban center, it had a huge challenge of garbage management. Mayor Pun has successfully led a project which utilizes modern technique to collect the garbage and manage its disposal. As Kawasoti borders a conservation area there is an additional responsibility of ensuring conflict-free coexistence of human (its residents) and wild animals. For this, a 19-kilometer-long boundary wall has been built-in high-risk areas of Kawasoti municipality to mitigate human wildlife conflict. Mayor Pun aims to mentor the younger generation and equip them with political responsibilities for the future.

वि.सं. २०३५/३६ सालको जनमत संग्रहको आन्दोलनमा अखिल नेपाल बिद्यार्थी संगठनमा लाग्नु भएको मेयर चन्द्रकुमारी पुन निरन्तर पार्टी संगठनमा हुनुहुन्छ । आफ्नो जीवनको ४५ वर्ष राजनीतिमा समर्पण गरिसक्नु भएको उहाँ हाल नेकपा एमाले को गण्डकी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

कावासोती नगरपालिका नवलपुर जिल्लाको सदरमुकाम पनि भएकोले त्यहाँ फोहोर मैला व्यवस्थापनको डर लाग्दो चुनौती थियो । आधुनिक विधिबाट फोहोरमैला व्यवस्थापन गर्नु उहाँको पहिलो काम थियो । कावासोती नगरपालिका वन्यजन्तुबाट असुरक्षित नगरपालिका पनि हो । त्यसैले यहाँका जनतालाई वन्यजन्तुबाट सुरक्षित राख्नु नगरपालिकाको लागि ठूलो चुनौतीको विषय बन्यो । यस चुनौतीको निदान गर्नको लागि १९ किलो मिटर खुल्ला ठाउँको पिसिजी वाल लगाउने कार्य यो वर्ष पुरा हुँदैछ । उमेर र स्वास्थ्यको कारणले अब उहाँ नयाँ पुस्तालाई जिम्मेवारी दिँदै सक्रियता घटाउन चाहनु हुन्छ ।



## चन्द्रकुमारी पुन

मेयर

कावासोती नगरपालिका

नवलपरासी जिल्ला





## **Kantika Sejuwal**

### ***Mayor***

Chandannath Municipality

Jumla District

Born in a political family, Mayor Kantika Sejuwal refers to herself as a rebel. Following the death of her husband, she raised her four children all by herself. Mayor Sejuwal has participated in various political movements and at present, is an active politician representing Nepali Congress.

In her tenure, Mayor Sejuwal has accomplished many development-related projects; extension of Jumla's connecting road with Rara lake in Mugu District, two hydropower projects, nine health centers, birthing center, drinking water, three model schools and provision of seed capital for women in agriculture among others. This is a great effort for the municipality, especially which has difficult geographical terrain. In her tenure, trainings with an objective to empower women have been conducted, i.e., dhaka weaving, growing apple orchards. Additionally, needs assessment had been conducted prior to imparting such skill trainings for women.

**कान्तिका सेजुवाल**  
मेयर  
चन्दननाथ नगरपालिका  
जुम्ला जिल्ला



राजनीतिक परिवारमा जन्मनु भएकी कान्तिका सेजुवाल आफू क्रान्तिकारी स्वभावको भएको बताउनु हुन्छ । श्रीमानको मृत्यु पश्चात आफ्ना चार सन्तानलाई एकलै हुर्काउनु भएको कान्तिकाले नेपालको धेरै जस्तो राजनीतिक आन्दोलनमा सहभागी हुनु भएको छ । हाल उहाँ नेपाली काँग्रेसको सक्रिय राजनीतिमा हुनुहुन्छ ।

कान्तिकाले आफू मेयर भएपछि गर्नु भएको धेरै कामहरूमा जुम्ला जिल्लालाई पर्यटकीय क्षेत्र रारा जोड्नेको लागि सडक विस्तार, २ वटा जलविद्युत निर्माण, स्वास्थ्य केन्द्र, सुत्केरी गराउने केन्द्र, खानेपानी, नमूना विद्यालय, कृषिमा महिलालाई प्रोत्साहन स्वरूप बिउ पूँजी अनुदान आदि पर्दछन् । भविष्यमा, आफ्नो भन्दा पनि पार्टी र जनताले चाहेको स्थानमा बसेर नेतृत्व गर्ने उहाँको विचार छ । कठिन भौगोलिक परिवेश भएको नगरपालिकाको यो ठूलो प्रयास हो । उहाँले आफ्नो कार्यकालमा, महिला सशक्तिकरण गर्ने उद्देश्यकासाथ ढाका बुन्ने, स्याउ खेती, आदी तालिमहरू सञ्चालन गर्नुभयो । यस्ता तालिमहरू सञ्चालन गर्नु अगाडि महिलाहरूलाई आवश्यक तालिमको पहिचान गरिएको थियो ।





## **Manju Malaasi**

### ***Mayor***

Dipayal Silgadhi Municipality  
Doti District

Mayor Manju Malaasi of Dipayal Silgadhi municipality is an assertive and confident person who doesn't shy away from carrying out all the responsibilities the position brings. She faces every kind of situations with confidence and conviction. At present, she is also the deputy secretary of UML in Doti district.

She claims that she has completed most of the development-related works of municipality as outlined in her election manifesto. The Baadi community's settlement was inundated following which they had to live on the streets. Many issues surfaced due to this. Mayor Malaasi created the municipality's operation guidelines that focused on these issues and allotted land for the Baadi community's ownership, thereby extending the Baadi settlement. The municipality also runs three bus services to control the steep transport fares charged by public transport. Mayor Malaasi also worked hard to declare Dipayal as a 'child labor free' zone. For this, she initiated a program under which a green flag was hoisted in houses with no child labor.





## मञ्जु मलासी

मेयर

दिपायल सिलगढी नगरपालिका

डोटी जिल्ला

दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीको स्वभाव कसैसँग नडराउने र आफूलाई आईपरेको जिम्मेवारीबाट नभागी त्यसलाई डटेर सामना गर्ने हो । वि.सं. २०२७ बैशाख २९ गते किसान परिवारमा जन्मनु भएकी मञ्जु मलासी नेकपा एमालेको जिल्ला उप-सचिव हुनुहुन्छ ।

उहाँले आफ्नो चुनावी घोषणापत्र अनुसार नगरपालिकाको विकास निर्माणको धेरै काम पुरा गरेको दावी गर्नु हुन्छ । बादी समुदायको बस्तीमा बाढी पसेर उनीहरू सडकमा बस्नुपर्दा धेरै समस्याहरू निस्किए । तसर्थ ति समस्याहरूमा केन्द्रित हुँदै उहाँले नगरपालिकाको कार्यविधि बनाएर बादी समुदायका व्यक्तिका नाममा लालपूर्जा बनाएर जग्गापास गरि बस्ती विस्तार गर्नुभयो । सार्वजनिक यातायातमा चर्को भाडा नियन्त्रणका लागि नगरपालिकाले आफ्नै तीन वटा बस संचालनमा ल्याई सहुलियत भाडामा बस सञ्चालन गर्नु भयो । सरुवा रोग नियन्त्रणको लागि ५० शैयाको अस्पताल बन्दै छ । दिपायल सिलगढीमा बालश्रम उन्मुलन गर्नको लागि उनलाई धेरै मेहनत गर्नुपर्छ । बालश्रम शोषण नभएको घरमा हरियो भण्डा गाड्ने कार्यक्रम नै ल्याएर उहाँले दिपायल सिलगढीलाई बालश्रम उन्मुलन क्षेत्र घोषणा गर्नु भयो । मेयर मञ्जु मलासीको यो सबै भन्दा ठुलो उपलब्धी हो ।



## **Prabha Baral**

### ***Mayor***

Rapti Municipality  
Chitwan District

Mayor Prabha Baral belongs to a communist family and thus had to face state oppression towards her family following her father's expulsion from the country by the Panchayat regime. Along with her elder siblings, she performed as a child artist in the party's cultural programs that were held in villages to inform and organize people against the autocratic Panchayat regime.

At present, Mayor Baral is the central secretariat member of All Nepal Women's Association (ANWA) and provincial member of Bagmati in the Nepal Communist Party-UML. After becoming the mayor, she started services such as fire engines, and ambulances in her municipality. Her other works include garbage management, where perishable and non-perishable garbage is segregated, and organic fertilizer production in coordination with Bagmati Province. Additionally, she has led the initiative by the municipality to provide free health insurance services to the marginalized Chepang community.

मेयर प्रभा बरालले सानै उमेरमा, आफ्नो बुबालाई गरेको दमन र देश निकाला, र परिवारलाई दिएको दुःख भोग्नु भयो । कम्प्युनिष्ट परिवारमा जन्मनु भएको उहाँ आफ्ना दाजु-दिदीहरूसँग बाल कलाकारको रूपमा गाउँमा निरंकुश पञ्चायती शासनका विरुद्ध जनतालाई सु-सुचित गराउँदै, प्रचार गर्दै हिँड्नु हुन्थ्यो । उहाँ, अखिल नेपाल महिला संघको केन्द्रिय सचिवालय सदस्य र नेकपा एमाले बागमती प्रदेश सदस्य हुनुहुन्छ ।

आफु मेयर भए पछि धेरै विकासका कामका साथै नगरपालिकामा दमकल, एम्बुलेन्स खरिद गरेर उक्त सेवा सूचारु गर्नुभएको छ । साथै फोहोर व्यवस्थापनमा कुहिने तथा नकुहिने फोहोर छुट्याएर अर्गानीक मल उद्योग नगरपालिका र बागमती प्रदेशको समन्वयमा सुरु गरिएको छ । चेपाङ्ग समुदायका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा उहाँको नेतृत्वमा नगरपालिकाले सुरु गरेको छ । उहाँको सोच भविष्यमा पार्टीले जुन जिम्मा दिएपनि त्यही जिम्मा लिएर नेतृत्व गर्ने रहेको छ ।

**प्रभा बराल**  
मेयर  
राप्ती नगरपालिका  
चितवन जिल्ला





**Seema Kumari Chhetri**  
***Mayor***

Putalibazaar Municipality  
Syangja District

The various incidents of gender-based violence Mayor Seema Kumari Chhetri witnessed during her childhood became a major motivation for her pursuing a career in politics. Her elder brother encouraged her to find a way to provide justice to victims of gender-based violence and take a stand for violence against women. This suggestion left a mark on her and though she did not pursue law professionally, she is proud to have reached the position where she can support and help in providing justice to gender-based violence victims.

In her mayoral capacity, she initially collected suggestions and opinions from various experts in and outside of Nepal to begin development-related work. She had a vision to monetize garbage, therefore, a garbage management clearing center has been established in Putalibazaar municipality. This center produces 50 cubic meters biogas which is used to produce compost fertilizer. She regards this as the most significant accomplishment of her tenure. Other initiatives of Mayor Chhetri include an under-construction slaughterhouse with modern amenities and biogas production from public toilets for which the municipality has provided a compost bucket to each of the household. Community agriculture program has also been started to make the farmers self-reliant. She claims that she is doing exemplary work among the municipalities of the country.



**सिमा कुमारी क्षेत्री**  
मेयर  
पुतलीबजार नगरपालिका  
स्याङ्जा जिल्ला



मेयर सिमाकुमारी क्षेत्रीले आफ्नो बाल्यकालमा देखेको लैंगिक हिंसाको उनलाई राजनीतिक विचारमा प्रभावित पार्न ठूलो भूमिका खेलेको छ । हिंसामा परेका गाउँका महिलाहरूले प्रतिवाद नगरेको देख्दा उहाँको दाजुले तिमी न्यायाधीश बनेर यस्ता महिलालाई न्याय दिनुपर्छ भनेको कुरा उनको मनबाट कहिल्यै हटेन । औपचारिक शिक्षा पढेर न्यायाधिश, वकिल बन्न नसके पनि जनतालाई न्यायदिने ठाउँ सम्म पुगेकोमा उहाँलाई गर्व छ ।

आफू मेयर भएपछि पुतलीबजार नगरपालिकामा देश-विदेशमा रहने विभिन्न विज्ञहरूको सुझाव संकलन गरेर मात्र विकासका काम सुरु गर्नुभयो । फोहोरलाई मोहोरमा परिवर्तन गर्न सकिन्छ भन्ने भिजन बोक्नु भएकी उहाँले आधुनिक फोहोर व्यवस्थापन सफाई केन्द्र स्थापना गर्नु भएको छ । यसमा ५० घन मिटरको बायो ग्याँस जोडिएको छ भने कम्पोष्ट मल बनाउने मेसिनमा बायो ग्याँस जोडिएको छ । यो काम आफ्नो कार्यकालभरी कै सबैभन्दा महत्वपूर्ण कामको रूपमा लिनु हुन्छ । उहाँकै कार्यकालमा आधुनिक वधशाला, तथा सार्वजनिक शौचालयबाट बायो ग्याँस निकालिएको छ । यस बाहेक प्रत्येक घरलाई कम्पोष्ट मल बनाउनका लागि नगरपालिकाले एउटा बाल्टिन दिएको छ भने सामूहिक खेती भईरहेको छ । उहाँ आफूले देशभरीको नगरपालिका मध्ये नमूना काम गरिरहेको दावी गर्नुहुन्छ ।





## **Rina Kumari Sah**

### ***Mayor***

Maulapur Municipality

Rautahat district

Mayor Rina Kumari Sah grew up in a politically active family, therefore, her decision to enter politics was not a surprise. She had joined the Maoist movement in 2001 AD and even went underground during the 10-year-long conflict. During the armed conflict she was pregnant with the youngest of her two sons. She raised her sons in the backdrop of armed conflict where she was actively engaged. At the time of the people's war, she was already a district committee member of Nepal Communist Party (Maoist). At present, she is a provincial committee member of Madhesh province.

Her mayoral tenure began with the formulation of health and education policy as she believed these are of utmost necessity in people's lives. She takes pride in the municipality's initiative to construct a bus park which contributed towards systematized functionality of the local transportation system, build homes for the Dalit communities, and a well-equipped hospital for Maulapur residents. These accomplishments give her immense satisfaction and energy to further her engagements.

राजनीतिक पारिवारिक वातावरणमा हुर्कनु भएको मेयर रीनाकुमारी साह आफै राजनीतिमा लाग्नु कुनै नौलो कुरा थिएन । वि.सं. २०५८ साल देखि उहाँ १० वर्षे जनयुद्धमा भूमिगत हुनुभयो । आफ्ना दुई छोरा मध्ये कान्छो छोरा गर्भमा हुँदाहुँदै उहाँले संघर्षरत रहेर युद्धबाट बचाँउदै हुर्काउनु भयो । उहाँ युद्धकालमा नै नेकपा माओवादीको जिल्ला कमिटी सदस्य हुनहुन्थ्यो । हाल उहाँ नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

मौलापुर नगरपालिकाको मेयर भएपछि उहाँले धेरै काम गर्नु भएको छ । जनताको जीवनको लागि अतिआवश्यक स्वास्थ्य र शैक्षिक नीति बनाएर उहाँले आफ्नो कामको सुरुवात गर्नुभयो । आफूले गरेका धेरै काम मध्ये उहाँलाई सबै भन्दा गर्व लाग्ने काम नगरपालिकालाई व्यवस्थित बनाउन बस पार्कको निर्माण, दलित समुदायको घर निर्माणका लागि अनुदान तथा मौलापुर वासिका लागि सुविधा सम्पन्न अस्पतालको निर्माण हो । यी कामहरूले उहाँलाई अत्यन्त सन्तुष्टि दिन्छ र नयाँ काम गर्नको लागि उर्जा दिन्छ ।



**रीना कुमारी साह**

**मेयर**

**मौलापुर नगरपालिका**

**रौतहट जिल्ला**



**Renu Dahal \***

***Mayor***

Bharatpur Metropolitan City  
Chitwan district

Mayor Renu Dahal's father, a leader at the forefront of Nepal's 10-year-long conflict, influenced her to get actively involved in the underground Maoist Party at a young age. Mayor Dahal has taken up various responsibilities in the party since the time Maoist party was pursuing underground politics. At present, she is the general secretary of the central committee of All Nepal Women Association-Revolutionary and a central committee member of Nepal Communist Party (Maoist).

After being elected as the mayor of Bharatpur metropolitan city, which is one of the fastest growing cities, mayor Dahal prioritized the formulation of laws related to education, health, tourism, agriculture, women, and children. Some of the key works completed in her tenure are the 88.6 km long ringroad, construction of a small cottage industrial village, beginning of scientific management of garbage management, free OPD (outpatient department) ticket for senior citizens and persons with disabilities in Bharatpur Hospital, well-equipped building for the waiting families/caretakers of patients in the hospital and construction of a 100-bed Ayurveda hospital, etc.



## रेणु दाहाल \*

मेयर

भरतपुर महानगरपालिका

चितवन जिल्ला



नेपालको १० वर्षे जनयुद्धको नेतृत्व गर्नु भएका आफ्ना बुबाको प्रभावले मेयर रेणु दाहालले पनि सानै उमेर देखि माओवादी पार्टीको भूमिगत राजनीतिमा सक्रिय हुनु भएको थियो । भूमिगतकाल देखि हालसम्म पार्टीको विभिन्न जिम्मेवार वहन गर्दै आउनु भएको उहाँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रिय महासचिव र नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्रको केन्द्रिय सदस्य हुनुहुन्छ ।

स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएपछी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, महिला, बालबालिका लगायतको क्षेत्रमा कानून निर्माण आदि कार्यमा वहाँको सक्रिय भूमिका रहेको छ । वहाँको कार्यकालमा सम्पन्न भएका केही उल्लेखनीय कार्यहरूमा नेपालकै सबैभन्दा लामो ८८.६ किमि को महानगरीय रिंगरोड, लघु औद्योगिक ग्राम निर्माण, वैज्ञानिक फोहोर व्यवस्थापनको शुरूवात, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क ओपिडि टिकट, भरतपुर अस्पतालमा सुविधा सम्पन्न बिरामी कुरुवा घर, एक सय शैयाको आयुर्वेद अस्पताल, आदि पर्दछन् । आफूले गरेको धेरै काम मध्य यी कामहरू उहाँको सन्तुष्टि मिल्ने काम हुन् ।



## **Thamsara Pun Magar**

### ***Chairperson***

Dhawalagiri Rural Municipality

Myagdi District

Despite her family's belief that education was not for daughters, Chairperson Thamsara Pun Magar acquired education without letting her family know that she was attending school. Her political journey began when she became a member of All Nepal Women's Association (ANWA) in 2054 B.S. (1997 A.D). She was a teacher at that time.

Her constituency is a mountainous region and not much development-related work had taken place. Therefore, Chairperson Pun had to begin development related activities from the basic phase. Her constituency lacked all kinds of physical infrastructure including a central electricity supply line. Roads, drinking water, schools, health posts – all of such basic infrastructures were disarrayed. Therefore, she developed a central action plan to prioritize, further organize and implement the action plan. Along with development work she has also formulated strong local-level governing laws for effective continuation of the various ongoing projects.



छोरीले पढ्न हुँदैन भन्ने सोच भएकाले परिवारबाट पढ्ने अनुमति नपाउनु भएकी थमसरा पुनले भागेर घरबाट लुकीलुकी, स्कूल गएर पढ्नु भयो । वि.सं. २०५४ सालमा शिक्षण गर्दा अखिल नेपाल महिला संघको सदस्यता लिएर राजनीति सुरु गर्नु भयो । हाल अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष र नेकपा एमालेको जिल्ला उप-सचिव हुनुहुन्छ ।

हिमाली भूभागले भरिएको अहिले सम्म खासै बिकास निर्माणको काम नभएको गाउँपालिकाबाट निर्वाचित अध्यक्ष थमसरा पुनले बिकासको काम सुरुवाती चरणबाट नै गर्नु पर्‍यो । त्यहाँ कुनै पनि भौतिक संरचना थिएन, जस्तै विद्युतको केन्द्रिय लाईनले गाउँपालिकाको सिमाना छोएको थिएन । सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी सबै अस्तव्यस्त थिए । यी सबै अस्तव्यस्त कामलाई उहाँले योजना केन्द्रिकरण गरेर प्राथमिकताको आधारमा काम अघि बढाउनु भयो । बिकास निर्माणको कामसँगै कतिपय योजनाहरू निरन्तरताको लागि उहाँले केही बलिया स्थानीय कानूनहरू पनि बनाउनु भएको छ ।



**थमसरा पुन मगर**

**अध्यक्ष**

**धवलागिरी गाउँपालिका**

**म्याग्दी जिल्ला**



## **Chhupimaya Gurung**

### ***Chairperson***

Dudhpokhari Rural Municipality  
Lamjung District

Chairperson Chhupimaya Gurung, was born in a low-income family in a rural area of Lamjung. She began her political career with Nepali Congress from 2039 B.S. (1982 AD)

As a chairperson, her engagement began with the education sector. The government schools in the municipality did not have permanent teachers. Therefore, she got permanent teaching appointments for the teachers, availed educational materials, appointed staff and built school buildings and other physical infrastructures for the government schools. Chairperson Gurung also initiated the 'One house, One tap' initiative, which is near completion. She feels that despite doing a lot of work, a lot still remains to be done, therefore, she wishes to be re-elected as a chairperson with the support of her party and constituency.

**छुपीमाया गुरुङ**  
अध्यक्ष  
दूधपोखरी गाउँपालिका  
लमजुङ जिल्ला



लमजुङको दुर्गम क्षेत्रको निम्न वर्गीय परिवारमा जन्मनु भएकी ५५ वर्षीय छुपीमाया गुरुङले वि.सं. २०३९ साल देखि नेपाली काँग्रेस पार्टीबाट राजनीति सुरु गर्नु भएको थियो । उहाँ हाल नेपाली काँग्रेस पार्टीको महासमिति सदस्य हुनुहुन्छ ।

उहाँले अध्यक्ष भएपछि शिक्षाक्षेत्रबाट काम शुरू गर्नुभयो । शिक्षा क्षेत्रमा स्कूलमा पूर्ण दरबन्दीहरू थिएन । पहिला सबै दरबन्दीलाई पूर्णता दिनुका साथै शैक्षिक सामाग्री, कर्मचारी र भौतिक पूर्वाधार निर्माण गर्नु भयो । उहाँको कार्यकालमा “एक घर एक धारा” परियोजना लागु भएको छ । पर्यटकीय क्षेत्रलाई विशेष विस्तार गर्नुभएको छ । गाउँपालिकामा रहेका तालहरूको व्यवस्थित गरिएको छ । आफूले धेरै काम गरेको तर अझै धेरै बाँकी भएको हुनाले पार्टी र जनताले चाहेमा उनलाई फेरी एक पटक गाउँपालिका अध्यक्ष बनेर जनताको सेवा गर्ने इच्छा छ ।



## **Laxmi Devi Pandey**

### ***Chairperson***

Hupsekot Rural Municipality  
Nawalparasi District

Chairperson Laxmi Devi Pandey comes from a family that had participated in the political struggle against the Rana regime. She began her political journey when she joined the Nepal Student Union. She left her teaching profession to contest as a Nepali Congress candidate in the local elections and was elected chairperson of the rural municipality. Hupsekot is one of the only two local governments in Nepal, where women hold the position of both the chairperson and deputy. The incredible teamwork of chairperson Pandey and deputy Kopila Malla, and their work have been featured in several media outlets.

Hupsekot Rural Municipality has prioritized education and health during her tenure. Basic health centers are being run in every ward, and a village-level standard hospital has been established. Under her leadership, the municipality has also run grants and pension programs for farmers to encourage commercial agriculture. Such grants have been introduced to encourage local youths and returnee migrants to take up farming. A certain part of the municipality was also declared as Rhododendron Conservation Zone to encourage eco-tourism under the duo's leadership. Chairperson Pandey would like to be re-elected as the municipal chairperson since she feels that there is still a lot to be done.



## लक्ष्मी देवी पाण्डे

अध्यक्ष

होप्सेकोट गाउँपालिका

नवलपरासी जिल्ला

अध्यक्ष लक्ष्मी पाण्डे, राणा शासन विरुद्धको लडाईंमा सहभागी भएको परिवारको एक सदस्य हुनुहुन्छ । उहाँले नेविसंघबाट राजनीति सुरु गर्नु भई पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भयो हाल नेपाली काँग्रेसको महासमिति सदस्य हुनुहुन्छ । शिक्षण पेशा छोडेर उम्लेखनिय बन्नु भएको उहाँ हाल निर्वाचित गाउँपालिका अध्यक्ष हुनुहुन्छ । नेपालको ७५३ स्थानिय सरकार मध्ये दुईमा मात्र अध्यक्ष र उपाध्यक्ष दुवै महिला छन् । ति दुई मध्ये होप्सेकोट एक हो । अध्यक्ष पाण्डे र उपाध्यक्ष कोपिला मल्ल बीचको सहकार्य उल्लेखनिय रहेको छ र दुवैका कामलाई विभिन्न सञ्चार माध्यममा स्थान दिइएको छ ।

उहाँको नेतृत्वमा व्यवसायिक कृषिलाई प्रोत्साहन गर्नका लागि कृषक अनुदान र कृषक पेन्सन कार्यक्रम पनि संचालन गरिएको छ । स्थानीय युवा तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि गर्नको लागि यस्ता अनुदानहरू दिइएको हो । अध्यक्ष र उपाध्यक्षको नेतृत्वमा इको-पर्यटनलाई प्रोत्साहित गर्नको लागि गाउँपालिकाको केही निश्चित भू-भागलाई 'लालीगुरास आरक्षण क्षेत्र' घोषणा गरियो । आफूले धेरै काम सुरुवात गरेता पनि अझ धेरै काम बाँकी भएकोले उहाँ फेरी एक पटक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुन चाहनुहुन्छ ।





## **Gita Kumari Gurung**

### ***Chairperson***


Ichchhakamana Rural Municipality  
Chitwan District

Chairperson Gita Kumari Gurung was born into a family of farmers in Ichchhakamana. She is the first woman to have completed high school from that village. Her political involvement began from the people's movement in 2046 B.S.(1990 A.D), she began organizing activities for Nepali Congress Party through Nepal Student Union. She is Nepali Congress 13th General Convention representative.

After being elected as the chairperson, she began a girl child bank account scheme. Under this scheme, an account is opened immediately after the birth of a girl child. The account receives NPR 10,000 from the municipality. In the same way, a scholarship of one lakh rupees is provided to the students studying technical education. Her work during the COVID-19 pandemic is exemplary. During the first lock down, she coordinated with the District Administration Officer (DAO) concerned for safe and comfortable passage of individuals from other districts who were stranded in her village. This work has established her competency in disaster management. Under her leadership, a project to improve the socio-economic condition of Chepang community is also being implemented.

इच्छाकामना गाउँपालिकामा सामान्य किसान परिवारमा जन्मनु भएकी अध्यक्ष गिता गुरुङ त्यस गाउँबाट पहिलो एस.एल.सि. पास गर्ने महिला हुनुहुन्छ । २०४६ सालको प्रजातन्त्रको आन्दोलन देखि राजनितीमा सहभागी हुनुभएको उहाँ ने.वि.संघबाट पार्टी संगठनमा काम गर्न सुरु गर्नु भयो । उहाँ नेपाली काँग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

निर्वाचित अध्यक्ष भएपछि उहाँले बालिका बचत खाता सुरु गर्नु भयो । यस कार्यक्रम अन्तर्गत छोरी जन्मने बित्तिकै गाउँपालिकाले जन्मेकी बालिकाको खातामा रु.१० हजार रुपैयाँ जम्मा गरिदिन्छ । त्यसैगरी, प्राविधिक शिक्षा पढ्ने विद्यार्थीका लागि रु. १ लाखसम्मको छात्रावृत्ति दिईने कार्यक्रम पनि छ । कोभिड १९ को दौरान उहाँले गर्नु भएको काम उदाहरणीय छ । पहिलो लकडाउन हुँदा, बाटोमा बिचल्ली परेका व्यक्तिलाई सम्बन्धीत जिल्ला प्रशासन अधिकृत (सि.डि.यो) सँग समन्वय गरेर घर सम्म पुऱ्याउने काम गर्नुभयो । उहाँको यो कामलाई विपत व्यवस्थापनमा अब्बल मानिएको छ । वहाँको कार्यकालमा, चेपांग समुदायको सामाजिक-आर्थिक अवस्था सुधार्ने कार्यक्रम कार्यान्वयन हुँदैछ ।



**गीता कुमारी गुरुङ**  
अध्यक्ष  
इच्छाकामना गाउँपालिका  
चितवन जिल्ला





## **Dilmaya Budha Magar (Giri)**

### ***Chairperson***

Kumakha Rural Municipality

Salyan District

Chairperson Dilmaya Budha Magar (Giri) was 17 when she joined the 10-year-long People's war. She got married with a fellow comrade of the party but within two years, her husband was martyred. She assumed various roles within the party including the head of the village peoples' government and district deputy head of people's army.

In her tenure as a chairperson, she prioritized people's necessity related to health. She built a 15 bed facility hospital and began a free ambulance service for senior citizens and women who had just given birth to babies. Solar electricity and computers have been provided in the school classrooms aligning with her ideas that education should be technology friendly. Sanitary pads are also provided in every school. Additionally, she has brought family members of individuals subjected to enforced disappearance during conflict to participate in various capacity strengthening and skills generating programs.



## दिलमाया बुढा मगर (गिरी)

अध्यक्ष

कुमाख गाउँपालिका

सल्यान जिल्ला

१७ वर्षको उमेरमा नै १० वर्षे जनयुद्धमा सहभागी हुनुभएको अध्यक्ष दिलमाया बुढा मगर (गिरी)ले पार्टी भित्रै जनवादी विवाह गर्नु भयो । उहाँको श्रीमान् २ वर्षमै जनयुद्धको क्रममा शहीद हुनुभयो । गरिब दुःखीको मुक्तिको निम्ति राज्यव्यवस्था परिवर्तन गर्न जनयुद्धमा होम्निएर गाउँ जनसरकार प्रमुख, जिल्ला उप-प्रमुख, जनमुक्ति सेना र पार्टीको विभिन्न भूमिकामा रहेर काम गर्नु भयो ।

गाउँपालिकाको अध्यक्ष भएपछि उहाँले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नु भयो । उहाँले १५ शैयाको अस्पताल निर्माण गर्नुका साथै जेष्ठ नागरिक र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि सुरु गर्नु भयो । उहाँका धारणामा शिक्षा प्रविधिमैत्री हुनुपर्छ भन्ने भएकोले उहाँले विद्यार्थीका लागि सोलार बिजुली र कम्प्युटरको व्यवस्था पनि मिलाउनु भएको छ । उहाँले हरेक विद्यालयमा महिला छात्राको लागि स्यानिटरी प्याडको पनि व्यवस्था गर्नु भएको छ । जनयुद्धका शहीद तथा बेपत्ता परिवारका सदस्यहरूलाई विभिन्न क्षमतामूलक तथा शीपमूलक कार्यक्रममा समावेश गर्दै लग्नु भएको छ । यो काम नै उनलाई सन्तुष्टि दिने काम हुन् ।





## **Sita Kumari Paudel (Adhikari)**

### ***Chairperson***

Kalika Rural Municipality

Rasuwa District

Chairperson Sita Kumari Paudel Adhikari worked in Israel for five years as a migrant worker. She returned to Nepal with a resolve to work in the country itself. She had been active in the social sector, therefore, she contested in local election as Nepal Communist Party-UML's candidate.

Following her victory as a chairperson of Kaalikaa rural municipality, she has completed many development-related projects. She went on a study visit to Switzerland which equipped her with learning and experience based on which she got engaged with school management in the rural municipality. She undertook a special initiative to provide quality education in her municipality. She shares that there has been an increment of student's enrollment in public schools while private schools are on the verge of closing down. This is a major achievement of her tenure. During her electoral campaign for chairperson, she had vowed that the budget of the rural municipality will be free of corruption. Since then, she is committed to implementing her promise.



वैदेशिक रोजगारको लागि इजरायल जानुभएकी अध्यक्ष सीताकुमारी पौडेल पाँच वर्षपछि स्वदेश कै लागि केही गर्नुपर्छ भन्ने सोचेर फर्कनु भयो । उहाँ सामाजिक रूपमा निकै सक्रिय हुनुहुन्थ्यो र नेकपा एमालेको तर्फबाट चुनाव लड्नु भयो ।

कालिका गाउँपालिकाको अध्यक्ष भएपछि उहाँले धेरै बिकास निर्माणको काम गर्नु भएको छ । उहाँले स्विट्जरल्याण्ड अध्ययन भ्रमण गरेर त्यहाँको अनुभव र सिकाईका आधारमा आफ्नो गाउँपालिकाको पनि विद्यालयहरूको गुणस्तरीय शिक्षाको लागि विशेष पहल गरेर विद्यालय व्यवस्थापनमा काम गर्नु भयो । कालिका गाउँपालिकाको सरकारी विद्यालयमा विद्यार्थी संख्या बढेको छ भने निजी विद्यालय बन्द हुने अवस्थामा छ । यो उहाँको कार्यकालको एउटा ठूलो उपलब्धि हो । गाउँपालिकाको अध्यक्षको चुनाव लड्दा गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतालाई कार्यान्वयन गर्न वहाँ कटिबद्ध हुनुहुन्छ ।



**सीता कुमारी पौडेल (अधिकारी)**

**अध्यक्ष**

**कालिका गाउँपालिका**

**रसुवा जिल्ला**





## **Menuka Kafle**

### ***Chairperson***

**Kamal Rural Municipality**

**Jhapa District**

Chairperson Menuka Kafle has been active in politics since her student years. In 2040 B.S. (1985 A.D) she met Nepal Communist Party-UML's leader Astalaxmi Shakya in Jhapa, who had brought along her child to the political meeting. This meeting with Shakya and her child convinced Menuka that active politics is possible even after becoming a mother. This inspiration let to her becoming a member of the then Nepal Communist Party-ML. Her active political life in the party led to an underground political engagement. At present she leads All Nepal Women Association of Province 1.

As a chairperson, she has prioritized the development focused agendas of the rural municipalities. A few significant accomplishments of her tenure are health insurance for more than one thousand impoverished citizens and merger of schools for better public education management. She also systematized the management of drinking water, market management, agriculture grant program and the tourism sector. Office of Auditor General had recognized Kamal rural municipality as one of the four municipalities with the fairest budget disbursement in the first/ second year of her tenure; the budget was prepared under her leadership.

विद्यार्थीकाल देखि नै राजनीतिमा लाग्नु भएकी मेनुका काफ्लेले वि.सं. २०४० सालमा अष्टलक्ष्मी शाक्यलाई बच्चा बोकेर भापा आउँदा भेट्नु भयो । बच्चा बोकेर पनि राजनीति गर्न सकिन्छ भन्ने प्रेरणा अष्टलक्ष्मी शाक्यबाट पाएर उहाँ तत्कालीन माले पार्टीको सदस्य बन्दै सक्रिय बन्दै भूमिगत राजनीतिक जीवन शुरू गर्नु भयो । हाल, उहाँ अखिल नेपाल महिला संगठन, प्रदेश १ लाई नेतृत्व गर्नुहुन्छ ।

अध्यक्ष भएपछि उहाँले कमल गाउँपालिकाको बिकास निर्माणलाई नै पहिलो प्रथामिकता दिएर काम गर्नु भयो । उहाँको कार्यकालको एक उदाहरणीय काम एक हजार भन्दा बढी विपन्न नागरिकहरुको स्वास्थ्य बिमा, अव्यवस्थित विद्यालयलाई गाभेर शिक्षालाई व्यवस्थित गर्नु भयो । खानेपानी र बजार व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै कृषि अनुदान कार्यक्रम र पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्नु भएको छ । उहाँको कार्यकालको पहिलो-दोस्रो वर्षमा तयार गरिएको बजेटलाई महालेखा परिक्षकको कार्यालयले कमल गाउँपालिका सहित चार गाउँपालिकालाई सबैभन्दा न्यायोचित बजेट वितरण गरिएको मान्यता दिएको थियो ।



## मेनुका काफ्ले

अध्यक्ष  
कमल गाउँपालिका  
भापा जिल्ला





## **Kumari Baral (Gautam)**

### ***Chairperson***

Sisne Rural Municipality

Rukum District

When chairperson Kumari Baral Gautam was a 14-year-old teenager, she became interested in politics to work against discrimination prevalent in society. In 2056 B.S. (1999 A.D) she was a tenth-grade student and became actively engaged in people's war; she completed her masters after the peace process began in the country. Her long political struggle led to her being elected as the chairperson of Sisne, and a central member of CPN-Maoist party.

As a chairperson, she began developing an initial five-year and then 20-year-long masterplan on the basis of which various initiatives -- road construction, development and management of land, housing settlements and market area, drinking water -- have been spearheaded in line with the standard set by the plan. Rukum district was the most affected district during conflict and thereby a local curriculum incorporating the war, has been developed for grade one till ten.



**कुमारी बराल (गौतम)**  
**अध्यक्ष**  
सिस्ने गाउँपालिका  
रूकुम जिल्ला



सानै उमेर देखि विद्रोही स्वभावकी अध्यक्ष कुमारी बराल गौतमले समाजमा देखिएको विभेदको विरुद्ध केही गर्नुपर्छ भन्ने सोच राखेर १४ वर्षको उमेर देखि राजनीतिमा चासो राख्नु हुन्थ्यो । वि.सं. २०५७ सालमा १० कक्षा पढ्दापढ्दै कुमारी जनयुद्धमा सक्रिय हुनुभयो र शान्ति प्रक्रिया पश्चात स्नातकोत्तर गर्नुभयो । हाल, नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा रूकुम पूर्व सिस्ने गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।

गाउँपालिकाको काम शुरू गर्दा उहाँले पहिले ५ वर्ष र त्यसपछि २० वर्षे गुरु योजना बनाएर काम थाल्नु भयो । यही योजना अन्तर्गत सडक बिकास, घडेरी, बजारवस्ती विकास र व्यवस्थापन, खानेपानी, इत्यादी सबैको मापदण्ड अनुसार काम अगाडि बढाउनु भएको छ । रूकुम जिल्ला जनयुद्धमा बढी प्रभावित भएको क्षेत्र भएकोले त्यहाँ युद्ध संग्राहलय बनाउने योजना अगाडि बढेको छ । यस सँगसँगै कक्षा एक देखि कक्षा दशसम्म स्थानीय पाठ्यक्रमको निर्माण गरिएको छ ।





## **Maya Devi Rana Ale**

### ***Chairperson***

Myagde Rural Municipality

Tanahun district

Chairperson Maya Devi Rana Ale was born in Tanahun in 1956 B.S. (1956 A.D). At that time, only three girls in her village had completed high school. All three were from her family and one of them was her. She began her political journey with Nepal Student Union of the Congress Party while studying at Padma Kanya Campus.

Many exemplary initiatives have taken place during her tenure, initiation of a program to provide snacks and allotment of a sports ground for school children, the village municipality supplementing an extra amount towards teacher's salary totaling it to 15,000/- a month, and ongoing construction of an Ayurvedic hospital among others. Myagde rural municipality has stood number one in Local Government Institutional Self-Assessment (LISA). This is the success of Chairperson Maya Devi Rana Ale.

वि.सं. २०१३ सालमा तनहुँमा जन्मनु भएकी अध्यक्ष मायादेवी राना आलेको गाउँमा तीन दिदीबहिनीले मात्र त्यो समयमा एस.एल.सि. पास गरेका थिए । पद्म कन्या क्याम्पस पढ्दा ने.वि.संघबाट राजनीति शुरू गर्नु भएको उहाँ महिला संघको केन्द्रिय सदस्य र नेपाली काँग्रेसको १३ महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

उहाँको कार्यकालमा धेरै उदाहरणीय पहलहरू लिइएको छ, उहाँले सरकारी विद्यालयका बालबालिकाहरूका लागि खाजाको व्यवस्था, खेल मैदान व्यवस्थित गरि एको छ । त्यसै गरी, कम तलबमा शिक्षण गर्ने शिक्षकहरूको तलब १५,००० नेरू बनाउनको लागि उनीहरूले विधालयबाट पाउने रकममा गाउँपालिकाले केही प्रतिशत थपिदिने व्यवस्था गरेको छ । आयुर्वेद सेवाको लागि अस्पतालको निर्माण भएको छ । म्याग्दे गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो नम्बरमा आउन सफल भएको छ । यो अध्यक्ष मायादेवी राना आलेको सफलता हो ।



**मायादेवी राना आले**

**अध्यक्ष**

**म्याग्दे गाउँपालिका**

**तनहुँ जिल्ला**



**Deepa Bohora (Dahal) \***

***Chairperson***

Sunkoshi Rural Municipality

Sindhuli District

Chairperson Deepa Bohora (Dahal)'s political life began during the People's War. She was underground for many years and had assumed different responsibilities within the party. Presently, she is a member of Bagmati Province of CPN-Maoist, and central secretariat member of All Nepal Women Association-Revolutionary.

Chairperson Deepa has systematically spearheaded all development projects. She began with the reconstruction of 6,000 houses destroyed during April 2015's earthquake. Trainings to encourage micro entrepreneurship has been conducted, such as producing Dhaka products and nettle powder. Electricity supply has reached each ward. Water lifting project to avail water for drinking and irrigation from Sunkoshi River has reached its final stage. A special program has been implemented to stop child marriage and child labor. Similarly, a hospital with pathologist has been built and the tourism sector has been expanded. She is proud to have contributed to the development of her rural municipality.

## दिपा बोहरा (दाहाल) \*

अध्यक्ष

सुनकोशी गाउँपालिका  
सिन्धुली जिल्ला



सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहरा (दाहाल)ले आफ्नो राजनितिक जीवनको सुरुवात नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्ध कालमा भूमिगत जीवनबाट गर्नु भयो । पार्टी भित्रै जनवादी विवाह गर्नु भएको उहाँले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनु भयो । हाल पार्टीको बागमती प्रदेश सदस्य र अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को केन्द्रिय सचिवालय सदस्य हुनुहुन्छ ।

आफू गाउँपालिकाको अध्यक्ष भएपछि पालिकाको विकासको कामलाई योजनाबद्ध रूपमा कार्य संचालन गर्नु भएको उहाँले ६ हजार भूकम्पबाट क्षति पुगेको घरको पुनःनिर्माण गर्ने कामबाट सुरु गर्नु भयो । साना उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले ढाकाको सामान उत्पादन र सिस्नुको धूलो उत्पादनलाई तालिम सम्पन्न भएको छ र अहिले उद्योगको रूपमा अगाडि बढिरहेको छ । सबै वडामा बिजुली पुगेको छ भने खानेपानी र सिंचाईको लागि सुनकोशी नदीबाट पानी लिप्टीङ गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । त्यसैगरी रोग विशेषज्ञ चिकित्सक सहितको अस्पताल स्थापना भएको छ । बालविवाह र बालश्रम रोक्नको लागि विशेष कार्यक्रम लागु भएको छ । पर्यटकीय क्षेत्रलाई विस्तार गरिएको छ । आफ्नो गाउँपालिकाको बिकासमा योगदान पुऱ्याएकोमा उहाँ गर्व गर्नुहुन्छ ।





## **Kaushila Kumari Bhatta \***

### ***Chairperson***

Bhageshwar Rural Municipality  
Dadeldhura District

Influenced by her politically active father, Chairperson Kaushila Kumari Bhatta became interested in politics from an early age. She started her political career with Nepal Student Union Chapter in Padma Kanya Campus. She was considered a strong youth leader of the Nepali Congress and is also the 13th general convention representative of the party.

Chairperson Bhatta is a bundle of energy who coined the slogan 'Bright Bhageshwar' at the starting of her tenure. The rural municipality is the first one to install smart card accessible sanitary pad vending machine in the country. All the wards have been connected by roads and a cold storage facility was built in her tenureship. Her initiative and leadership shown during first wave COVID-19 has made her content with all that she has been accomplished.



आफ्ना बुबाको प्रभावबाट सानैदेखि राजनीतिमा चासो राख्ने अध्यक्ष कौशिला कुमारी भट्ट बिद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय हुनुभएको उहाँ सशक्त युवा नेताको रूपमा चिनिनु हुन्छ । उहाँ हाल नेपाली काँग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।

निकै काम गर्ने जोश जाँगर भएकी कौशिला कुमारी भट्टले, भागेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उज्यालो भागेश्वर भन्ने नारा सहित आफ्नो कार्यकाल शुरू गर्नु भएको थियो । गाउँपालिकाहरूमा नेपालमै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरि स्थानीयटरी प्याड निकाल्ने मेसिन जडान, सबै वडामा सडक बाटो निर्माण, विस्थान केन्द्रको निर्माण र सुरुको कोभिडको समयमा उहाँले लिनु भएको पहलले उहाँलाई अब्बल बनाएको थियो । आफूले गरेको सृजनशील कामले उहाँलाई सन्तुष्टि दिन्छ ।



**कौशिला कुमारी भट्ट \***

**अध्यक्ष**

**भागेश्वर गाउँपालिका**

**डडेल्धुरा जिल्ला**

## **Disclaimer / अस्वीकरण**

---

- ✱ Since they were not available for the interviews, VOW Media researched and prepared their profile based on the various news reportages and journalistic writings of the persons.
- ✱ उहाँहरूसँग मौखिक अन्तर्वार्ता लिन असमर्थ भएको कारणले गर्दा VOW Media ले उहाँहरूको बारेमा विभिन्न समाचार माध्यममा उहाँहरूको बारेमा उपलब्ध सामाग्रीबाट चिनारी तयार गरेको छ ।



voices  
of women  
media